



# प्रेस विज्ञप्ती-१९५

## Press Release-195

लागु औषध नियन्त्रण ब्यूरो  
Narcotics Control Bureau  
कोटेश्वर, काठमाडौं

मिति:-२०७३/०६/०८ गते ।

### लागु औषध कोकिन सहित विदेशी नागरिकहरु पक्राउ

लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिषेश प्रहरी टोलीद्वारा बिगतलामो समयदेखिको सूचना संकलन, बिश्लेषण एवं निगरानी पश्चात मिति २०७४/०६/०७ गते साँझ १७:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.२६ ठमेल चिवालमार्ग स्थित रहेको एक होटलबाट बोलिभिया, ब्राजिल, दुबई हुदै नेपाल आईपुगेका पासपोर्ट नं. A962231 बाहक बर्ष २७ का Bolivian नागरिक ADHEMAR ANEZ LOPEZ र दिल्लीबाट नेपाल आईपुगेकी पासपोर्ट नं. H3791750 बाहक बर्ष ५९ की भारतिय महिला नागरिक QAMAR JAHAN लाई निलो सुटकेस भित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको २ किलो ७००ग्राम लागु औषध कोकिन माथि उल्लेखित Bolivian नागरिकले भारतिय महिलालाई हस्तान्तरण (Handover) गरिरहेको अवस्थामा नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारीको लागि अनुरोध ।

➤ मिति २०७४/०६/०४ गते जि.बर्दिया मधुवन न.पा.वडा नं. ९ घर बताउने बर्ष २५ को लक्ष्मण बि.क.को साथबाट लागु औषध खैरो हेरोईन ३ ग्राम सहित जि.ललितपुर गोदावरी न.पा.३ बाट पक्राउ गरिएको र ऐ.ऐ.जि.घर बताउने बर्ष २५ को हिमराज परियारलाई लागु औषध खैरो हेरोईन १२ ग्राम सहित जि.काठमाण्डौं स्वयम्भु स्थित ठूलो भरयाङ्गबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

**नोट:-** यस ब्यूरोबाट मिति २०७४/०५/१६ गते १८:००बजे जि.सिन्धुपाल्चोक भोटेकोशी घर भएका बर्ष २९ को देवेन्द्र कार्की, जि.उदयपुर त्रियुगा न.पा. वडा नं.५ घर भएका बर्ष ३४ को पेम्बा शेर्पा र जि.काभ्रेपलाञ्चोक तेमाल गाउपालिका वडा नं.८ घर भएका बर्ष २५ को बिक्रम तामाङ समेत ३ जनालाई नियन्त्रित लागु औषध डाईजेपाम- ५१५, बुप्रेनफिन (नुफिन) ५१५, फेनारागन ५००गरी जम्मा १५३० एम्पुल र नाईट्राभेट २८ पिस सहित का.जि.का.म.न.पा.वडा नं.१४ बल्लुवाट पक्राउ गरिएको ।

निज देवेन्द्र कार्कीलाई २०६८ साल चैत्र महिनामा यसै ब्यूरोबाट नियन्त्रित लागु औषध कारोबारमा पक्राउ गरी सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित अदालतमा पेश गरेको ला.औ.मुद्दामा सम्मानित अदालतबाट निज उपर ५ बर्ष कैद तिन लाख जरिवान फैसला भएकोमा निज उक्त कैद भूक्तान तथा जरिवाना तिरी २०७३ मंसिर महिनामा छुटेका पटके अभियूक्त पनि हुन । निजको सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको ।









**Qamar Jahan (INDIAN)**  
PP. No. H3791750



**Anez Lopez Adhemar (BOLIVIA)**  
PP. No. A962231